

**प्रस्तावहरू:**

- २०७८।०७९-०८।०१ गाउँपालिका स्थापना दिवश सम्बन्धमा ।  
२०७८।०७९-०८।०२ गाउँसभाको समिक्षा तथा बजेट संशोधन सम्बन्धमा ।  
२०७८।०७९-०८।०३ रूपाको गित भिडियो सम्बन्धमा ।  
२०७८।०७९-०८।०४ विषयगत सिकाइ समूह गठन तथा परिचालन कार्यविधि,  
२०७८ सम्बन्धमा ।  
२०७८।०७९-०८।०५ रूपा गाउँपालिका कास्कीको खर्चको मापदण्ड, २०७८  
(प्रथम संशोधन) सम्बन्धमा ।  
२०७८।०७९-०८।०६ कोरोना भाइरस नियन्त्रण सम्बन्धमा ।  
२०७८।०७९-०८।०७ घरनक्सा पास मापदण्ड परिमार्जन सम्बन्धमा ।  
२०७८।०७९-०८।०८ विविध सम्बन्धमा ।

**निर्णयहरू:**

**कार्यपालिका निर्णय नं २०७८।०७९-०८।०१**

प्रस्ताव नं २०७८।०७९-०८।०१ माथि छलफल गर्दा रूपा गाउँपालिका कास्कीको स्थापना दिवस २०७८ फाल्गुण २३ गतेदेखी २७ गतेसम्म निम्नानुसारका गतिविधिहरू सहित समावेश गरी भव्य रूपमा मनाउने निर्णय गरियो:

निम्न:

- (क) रूपा रत्न सम्मान २०७८ द्वारा रूपा गाउँपालिकाभित्र जन्म भइ विद्यावारिधि गरेका तथा चिकित्सासास्त्रतर्फ डाक्टर उपाधि प्राप्त गरेका व्यक्तिहरूलाई ताम्रपत्र, दोशल्ला र नगद रु १५,१०१ अक्षरूपी बाट सम्मान गर्ने ।  
(ख) अन्तरस्थानीय तह वडास्तरीय पुरुष भलिबल प्रतियोगिता सञ्चालन गर्ने ।  
(ग) वडाका टोलटोलबाट सहभागी हुने गरी झाँकी प्रतियोगिता सञ्चालन गर्ने ।  
(घ) स्थानीय तह स्थापना दिवसको अवसरमा मिति २०७८।११।२३ गते संचालन हुने गरी अध्यक्ष कप भलिबल प्रतियोगिता २०७८, गाउँपालिका अन्तर्गतका ७ वटै वडाहरूमा लोप हुन लागेका जातजातिहरूको संस्कृति परम्परालाई जगेर्ना र संरक्षण गर्ने उद्देश्यले रूपा गाउँपालिका स्तरिय झाँकी प्रदर्शन प्रतियोगिताको आयोजना गर्ने ।  
(ङ) मौलिक कला र संस्कृतिलाई प्रोत्साहन गर्ने उद्देश्यले स्थानीय स्तरमै उत्पादन हुने विभिन्न प्रजातिका फुल तथा दुबोको माला प्रतियोगितासमेत आयोजना गर्ने ।  
(च) कार्यक्रमको समापन मिति २०७८ फाल्गुण २७ गते भव्य कार्यक्रम साथ सम्पन्न गर्ने ।  
(छ) गाउँपालिका अन्तर्गतका ७ वटै वडाहरूमा लोप हुन लागेका जातजातिहरूको संस्कृति परम्परालाई जगेर्ना र संरक्षण गर्ने उद्देश्यका साथ हरेक वडा बाट क्रमशः वडा नं .

१ बाट बोटे जाति अनिवार्य सहभागी हुने गरि जम्मा ५ समुह, वडा नं २ बाट दलित, अनिवार्य सहभागी हुने गरि ४ समुह, वडा नं ३ बाट कुमाल अनिवार्य सहभागी हुने . गरि ४ समुह, वडा नं ४ बाट ठकुरी अनिवार्य सहभागी हुने गरि ४ समुह., वडा नं ५ . बाट गुरुङ्ग र नेवार अनिवार्य सहभागी हुने गरि ५ समुह, वडा नं ६ बाट मुस्लीम, .अनिवार्य सहभागी हुने गरि ६ समुह र वडा नं ४ बाट नेवार अनिवार्य सहभागी हुने ५ टिम सहित बृहत रूपा गाउँपालिका स्तरिय झाँकी प्रदर्शन प्रतियोगिता संचालन हुनेछ । प्रतियोगिताका विजेता तथा उपविजेताहरूलाई कार्यक्रमको समापनको दिन पुरस्कार वितरण गरिने छ ।

(ज) पाँच दिनसम्म चल्ने कार्यक्रमलाई भब्य र सभ्य रूपमा सम्पन्न गर्नका लागि तपसिल बमोजिमका विभिन्न समिति तथा उपसमितिहरू रहने:  
तपसिल:

१) खेलकुद मूल समिति:—

लालसुब्बा गुरुङ्ग	संयोजक
दिपक कुमार आले	सदस्य
रामजी अधिकारी	सदस्य
मुकुन्द बहादुर बंशी	सदस्य
टेक बहादुर गुरुङ्ग	सदस्य
नारायण गुरुङ्ग	सदस्य
दयासागर सुबेदी	सदस्य
हिता रूपाखेती	सदस्य
सपना सुबेदी	सदस्य
मेलिना नेपाली	सदस्य
सरिता सुनार	सदस्य
कृष्ण बहादुर वि.क.	सदस्य
बम बहादुर भुजेल	सदस्य
अशोक परियार	सदस्य
सन्दिप पौडेल	सदस्य सचिव

२) भलिवल खेलकुद संचालन समिति:—

नारायण गुरुङ्ग	संयोजक
मोती कुमार श्रेष्ठ	सदस्य
रविन्द्र बंशी	सदस्य
राम बहादुर गोदार	सदस्य
मेलीना नेपाली	सदस्य

३) झाँकी परिचालन तथा यातायात व्यवस्थापन

रामजी अधिकारी	संयोजक
दामोदर घिमिरे	सदस्य
बद्रिनाथ ओझा	सदस्य
विजय राना	सदस्य

४) मञ्च व्यवस्थापन

टेक बहादुर गुरुङ	संयोजक
क्या. हर्क ब. गुरुङ	सदस्य
सपना सुवेदी	सदस्य

५) अतिथि सत्कार तथा स्वागत

हिता रुपाखेती	संयोजक
मधुमाया शाहि	सदस्य
राधा बसौला	सदस्य

६) माला प्रतियोगिता व्यवस्थापन एवंम् परिचालन:—

दिपक कुमार आले	संयोजक
कृष्ण बहादुर वि.क.	सदस्य
सरस्वती श्रेष्ठ	सदस्य
अनिता राना	सदस्य

७) खाजा व्यवस्थापन:—

दयासागर सुवेदी	संयोजक
सरिता सुनार	सदस्य
बुद्धिमाया गुरुङ	सदस्य

८) स्वयंम् सेवक परिचालन

मुकुन्द बहादुर बंशी	संयोजक
राजन खनाल	सदस्य
नन्दलाल ओझा	सदस्य
सकुरदिन मिया	सदस्य
रामजी पौडेल	सदस्य

पुरस्कारका विवरणहरू:

भलिबल तर्फ:

- १) प्रथम पुरस्कार:— रु. ८०,०००।— ट्रफि मेडल र प्रमाणपत्र
- २) द्वितीय पुरस्कार:— रु. ६०,०००।— ट्रफि मेडल र प्रमाणपत्र
- ३) तृतीय पुरस्कार:— रु. ४०,०००।— ट्रफि मेडल र प्रमाणपत्र

४) सान्त्वना पुरस्कार:— रु. ३०,०००।— ट्रफि मेडल र प्रमाणपत्र  
उत्कृष्ट खेल प्रदर्शन अन्तर्गत

१) बेस्ट स्पाइकर:— रु. ३०००।—

२) बेस्ट सर्भर:— रु. ३०००।—

३) बेस्ट ब्लकर:— रु. ३०००।—

४) बेस्ट सेटर:— रु. ३०००।—

५) बेस्ट लिब्रो:— रु. ३०००।—

६) बेस्ट प्लेयर:— रु. ५०००।— मायाको चिनो

७) अनुशासित टिम:— मायाको चिनो

नियमहरू:—

१) टिम दर्ता मिति २०७८।११।२० देखि ११।२२ गते सम्म गरिसक्नु पर्नेछ ।

२) आयोजकले तोकेको समयमा खेलाडीहरू उपस्थित भै सक्नुपर्नेछ । अन्यथा विपक्षी टिमलाई स्वतः विजयी घोषणा गरिनेछ ।

३) खेलाडीहरूले खेलाडी दर्ता फारममा फोटो टाँस गरि सम्बन्धीत वडा कार्यालयले प्रमाणित गरेको फारम र खेलाडीको सक्कल नागरीकता सहित प्रतिलिपि बुझाउनु पर्नेछ ।

४) खेल तथा नेपाल एफ आई भि.बि तथा भलिबल संघको नियमानुसार खेलाईने छ ।

५) खेल नक आउटका आधारमा खेलाईने छ ।

६) खेलमा उजुरी (पोटास) दिनुपरेमा रु. ५०००।— शुल्क लाग्नेछ ।

७) खेलाडी संख्या १२ टिम मेनेजर १, टिम कोच १ सहित जम्मा १४ जना सम्म हुनेछ ।

८) खेलमा कुनै विवाद आएमा आयोजकको निर्णय नै अन्तिम निर्णय हुनेछ ।

झाँकी तर्फ:—

१) प्रथम पुरस्कार:— रु. ३५,०००।—

२) द्वितीय पुरस्कार:— रु. २०,०००।—

३) तृतीय पुरस्कार:— रु. १५,०००।—

नियमहरू:—

१) प्रत्येक झाँकी समुहमा कम्तिमा ३० जना सदस्यहरू हुनुपर्नेछ । सदस्य संख्या पुरा भई समावेश भएमा प्रत्येक समूहलाई रु. ७०००।— सहभागीता बापतको रकम र रु १५०० खाना खाजा खर्च एकमुष्ट रूपमा उपलब्ध गराइने छ ।

२) प्रत्येक समुहमा ३० जना मध्येमा कम्तिमा ५ जना ३० वर्ष भन्दा कम उमेरको हुनुपर्नेछ ।

३) प्रत्येक सहभागी समूहलाई यातायात खर्च बापत एकमुष्ट रु १५०० उपलब्ध गराइनेछ ।

माला प्रतियोगिता:—

१) प्रथम पुरस्कार:— रु. ४,०००।—

२) द्वितीय पुरस्कार:— रु. ३,०००।—

३) तृतीय पुरस्कार:— रु.२,०००।—

नियमहरू:—

१) झाँकी प्रदर्शन प्रतियोगितामा भाग लिने आउने समूहहरूबाट एउटा समूहले बढिमा ५ वटा माला प्रतियोगितामा समावेश गर्नुपर्नेछ ।

२) प्रतियोगितामा समावेश हुने मालामा स्थानीय सामाग्रहरूको प्रयोग गर्नुपर्नेछ जसमा बाह्य बस्तुहरू जस्तै जरि, फुल लगायतका अन्य कुनै पनि बस्तुहरू प्रयोग गर्न पाइने छैन ।

नोट:— पुरस्कार स्वरूप प्रदान गरिने रकममा नियमानुसार करकट्टि गरिनेछ ।

### कार्यपालिका निर्णय नं २०७८।०७९-०८।०२

प्रस्ताव नं २०७८।०७९-०८।०२ माथि छलफल गर्दा गाउँसभा अधिवेशको समिक्षा गरि सम्बन्धित वडा समितिको निर्णयका आधारमा गाउँसभाबाट स्विकृत बजेट रकमान्तर अनुसार कार्य प्रारम्भ गराउने निर्णय गरियो ।

### कार्यपालिका निर्णय नं २०७८।०७९-०८।०३

प्रस्ताव नं २०७८।०७९-०८।०३ माथि छलफल गर्दा कार्यपालिकाको निर्णय नं २०७८।०७९-०२।०६ अनुसार रूपा गाउँपालिकाको भौगोलिक सामाजिक सांस्कृतिक तथा ऐतिहासिक विविधतामा एकताको पहिचान झल्कने खालको श्रव्य दृश्य सामाग्री (गीत) तयार गर्ने गरी सुरम्य क्रिएसन प्रा. लि. काठमाडौंको तर्फबाट श्री प्रकाश सुवेदीले पेश गरेको प्रस्तावित श्रव्य दृश्य सहितको गित स्विकृत गरी आगामी स्थापना दिवशमा सार्वजनिककरण गर्ने निर्णय गरियो ।

### कार्यपालिका निर्णय नं २०७८।०७९-०८।०४

प्रस्ताव नं २०७८।०७९-०८।०४ माथि छलफल गर्दा शिक्षा शाखाबाट प्रस्ताव पेश भइएको विषयगत सिकाइ समूह गठन तथा परिचालन कार्यविधि, २०७८ स्विकृत गर्ने निर्णय गरियो ।

### कार्यपालिका निर्णय नं २०७८।०७९-०८।०५

प्रस्ताव नं २०७८।०७९-०८।०५ माथि छलफल गर्दा रूपा गाउँपालिका कास्कीको खर्चको मापदण्ड, २०७८ मा उल्लेखित मापदण्डहरूमा नेपाल सरकार अर्थ मन्त्रालयबाट स्विकृत कार्यसञ्चालन निर्देशिका, २०७७ (आठौं संस्करण) बमोजिम निर्धारित गरिएका विषयमा सोही बमोजिम हुने गरी गाउँ कार्यपालिकाको कार्यालयबाट कार्यसम्पादन गर्ने गराउने निर्णय गरियो ।

### कार्यपालिका निर्णय नं २०७८।०७९-०८।०६

प्रस्ताव नं २०७८।०७९-०८।०६ माथि छलफल गर्दा गाउँपालिकाभित्र कोरोना भाइरसको प्रकोप पुनः बढ्दो दरमा देखिएकोले सोको नियन्त्रण र रोकथामको लागि रूपाकोट अस्पताललाई प्रमुख जिम्मेवारी प्रदान गर्ने गरी गाउँपालिकाभित्रका स्वास्थ्य संस्थाहरूमा रोकथामका लागि आवश्यक औषधिजन्य सामग्रीको प्रबन्ध गराउने निर्णय गरियो ।

#### कार्यपालिका निर्णय नं २०७८।०७९-०८।०७

प्रस्ताव नं २०७८।०७९-०८।०७ माथि छलफल गर्दा गाउँपालिकाभित्र रहेका सम्पूर्ण राष्ट्रिय स्तरका देखी स्थानीय स्तरका सडकहरू, सिंचाइ कूलोहरू परम्परागत रूपमा रहेका सांस्कृतिक सम्पदाहरू सहितका गोरेटो बाटोहरूको विस्तृत विवरण सातै वडा कार्यालयहरूबाट गाउँपालिकामा पेश गराइ आगामी कार्यपालिका बैठकमा पेश गर्ने निर्णय गरियो ।

#### कार्यपालिका निर्णय नं २०७८।०७९-०८।०८

प्रस्ताव नं २०७८।०७९-०८।०८ माथि छलफल गर्दा आजको कार्यपालिका बैठक समापन गर्ने ।

मिति २०७८ साल माघ १८ गते बसेको गाउँ कार्यपालिका बैठकले उपर उल्लिखित निर्णय गरेको व्यहोरा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४, उपदफा २ खण्ड (क), (ज) बमोजिम प्रमाणित गर्दछु।

.. ... ..  
(सन्तोष दुङ्गाना)  
प्रमुख प्रशासकीय अधिकृत  
रूपा गाउँपालिका कास्की